

१. प्रकोप रोकथाम प्रशासनको रेडियोबाट प्रसारण गरिने विवरण बारे जानकारी !

तोचिगी नगरमा हाल नौलो कोरोना भाईरसको संक्रमण फैलिरहेको हुनाले त्यसको रोकथामको निम्ति आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

सबै नगरबासीहरूको सहयोग पाउनको लागि, प्रकोप रोकथाम प्रशासनको रेडियो प्रसारण प्रयोग गरि, दिउँसो १२ र बेलुकी ५ बजे गरि दिनको २ पटक, निम्न अनुसारको मेयरको अनुरोध नगरका सबै क्षेत्रहरूमा प्रसारण गरिरहेकोछ ।

“म तोचिगी नगरको मेयर ओगावा हिदेको हुँ । तोचिगी नगरमा हाल नौलो कोरोना भाईरसको संक्रमण फैलिरहेको हुनाले त्यसको रोकथामको निम्ति आपतकालीन अवस्थाको घोषणा गरेको छु । फेब्रुअरी महिनाको ७ तारिक सम्म, फेब्रुअरी महिनाको ७ तारिक सम्म, दैनिक रुपमा नभई नहुने बाहेक, जरुरी र हतार नभएका कामको लागि बाहिर निस्कने गतिविधी कम गर्नुहुन सबै नागरिकहरूलाई जोड्दार अनुरोध गर्दछु।”

फेब्रुअरी महिनाको ७ तारिक सम्म अनावश्यक रुपमा बाहिर ननिस्कदिनु होला ।

बिशेषगरि साझाको ८ बजे भन्दा पछि सकेसम्म बाहिर ननिस्कदिनुहुन अनुरोध गरिन्छ ।

२. किओस्क टर्मिनलको स्थापना बारे जानकारी !

मार्च महिना १ तारिक देखि, सिटी हल मुख्य कार्यालयको दोश्रो तल्लाको सिमिन् सेइकाचुकामा, माईनम्बर कार्ड लिएर आफ्नो प्रमाण पत्र निकाल्न सकिने (किओस्क टर्मिनल) नामक प्रमाण पत्र जारी गर्ने मेशिनको स्थापना गरिएको छ ।

प्रदान गरिने प्रमाणपत्रहरूमा, ज्युउमिन्टयोउ (निवास प्रमाणपत्र), इन्कान स्योउमेईस्यो (छापको प्रमाणपत्र), स्योतोकु स्योउमेईस्यो (आयको, <आम्दानी>प्रमाणपत्र) र ज्युउमिन्जेइ केतेई स्योउमेईस्यो (नागरिक कर प्रमाणपत्र) हुन् ।

तोचिगी शहरमा बसोबास दर्ता भएका बसिन्दाहरूले मात्र यसको प्रयोग गर्न सक्छन् । आउने बेलामा माईनम्बर कार्ड साथमा लिएर आउनु होला । माईनम्बर कार्ड बनाउंदा, खेरिको ४ अंकको पिनकोड पनि आवश्यक पर्दछ ।

यसको लागि उचित समय, बिदाको दिन बाहेक बिहान ८:३० देखि साझ ७ बजे सम्म । उक्त मेशिनबाट प्रमाणपत्र बनाएमा १ प्रतिको २०० येन मात्र पर्दछ जुन काउन्टरबाट जारी गरेको भन्दा १०० येन सस्तो हो ।

३. फुरेआई बस् इवाफुने लाईनको सानो-शि प्रवेश बारे जानकारी !

तोचिगी शहरमा. नगरवासीहरूको विद्यालय, अस्पताल, किनमेल आदि दैनिक जीवनको यातायात सुविधालाई ध्यानमा राखेर, फुरेआई बस संचालन त संचालन गरिएकोछ, तर, सन् २०२१ सालको मार्च महिनाको २२ तारिक देखि, इवाफुने लाईन सानो-शि प्रवेश गरि, सानो-शि सम्म जाने/आउने बसहरु संग एकजुट हुने भएकोछ ।

विशेष रुपमा, सानो प्रिमियम आऊटलेट, सानो नयाँ नगर बस टर्मिनल र इओन-मल सानो नयाँ नगरमा बस स्टप स्थापना गरिनेछ ।

इवाफुने लाईन विदाका दिनहरु बाहेक, तोचिगी स्टेशनको दक्षिण ढोकाबाट जम्मा दूरी ३० कि.मि.मा विस्तारित भै, पूर्वी तथा पश्चिमी गरि एक दिनमा ४ जति फेरो लगाउने भएकोछ ।

यो सुविधाको उपयोग गर्नुहोस् ।